

कक्षा आठको नेपाली भाषा पाठ्यपुस्तकको कथा विधामा प्रयुक्त तत्सम शब्दहरूको  
अध्ययन

शोधार्थी

सम्भनाकुमारी चौधरी

क्याम्पस क्रमाङ्क शैक्षिक वर्ष : २१८००४९ (२०७४/०७५)

त्रि.वि. दर्ता नं. ९-२-०२१४-०२०८-२०१९

दोस्रो वर्षको परीक्षा क्रमाङ्क : २१८००४० (२०७५)

नेपाली शिक्षा विषयमा स्नातकोत्तर उपाधिका निमित्त प्रस्तुत शोधपत्र

त्रिभुवन विश्वविद्यालय

शिक्षाशास्त्र सङ्काय

जनताबहुमुखी क्याम्पस

नेपाली भाषा शिक्षा विभाग

इटहरी, सुनसरी

२०८०/२०२३

## स्वयम घोषणा

म शोधार्थी सम्फना कुमारी चौधरी यो घोषणा गर्दछु प्रस्तुत शोधपत्र मेरो मौलिक अनुसन्धान हो । शोधपत्रको कुनै अंशसमेत मैले कहीँकतैबाट हुबहु नक्कल गरेको होइन । आवश्यकताअनुसार सन्दर्भ र स्रोत खुलाई पूर्वकार्यको प्रयोग गरिएको छ । यदि कहीँबाट हुबहु नक्कल गरेको प्रमाणित भए त्यसबाट आउने सबैखाले परिणामको सामना गर्नु प्रतिबद्धता व्यक्त गर्दछु । यस सम्बन्धमा पछि कहीँकतै र कुनै किसिमको उजुरबाजुर गर्ने छैन ।

.....  
शोधार्थी

सम्फनाकुमारी चौधरी

मिति :



# जनता बहुमुखी क्याम्पस

Janta Multiple Campus

इटहरी, सुनसरी, नेपाल

Itahari, Sunsari, Nepal

स्थापित : २०४५

Estd.2045

(त्रिभुवन विश्वविद्यालय व्यवस्थापन, मानविकी तथा शिक्षाशास्त्र सङ्काय सम्बन्धन प्राप्त)

विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायनकृत (वि.सं. २०७५)

(Accredited by University Grants Commission (UGC) Nepal (2018 A.D.)

प.सं.

०२५-५८१३००

FAX: ०२५-५८००६४

Ref:

मिति :

Date: .....

## सिफारिस पत्र

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय जनता बहुमुखी क्याम्पस नेपाली भाषा शिक्षा विभाग अन्तर्गत एमएड द्वितीय वर्षका विद्यार्थी सम्झना कुमारी चौधरीले नेपाली शिक्षा ५९८ पाठ्याशांको प्रयोजनार्थ प्रस्तुत ‘कक्षा आठको नेपाली भाषा पाठ्यपुस्तकको कथा विद्यामा प्रयुक्त तत्सम शब्दको अध्ययन’ शीर्षकको शोधपत्र मेरो निर्देशनमा तयार पार्नु भएको हो । प्रस्तुत शोधपत्र सम्बन्धित तहका निमित्त उपयुक्त भएकोले आवश्यक मुल्याङ्कनका लागि सिफारिस गर्दछु ।

मिति : .....

.....  
शोध निर्देशक

नवीनकुमार शर्मा

जनता बहुमुखी क्याम्पस

इटहरी, सुनसरी

नेपाली शिक्षा विभाग

## कृतज्ञता ज्ञापन

यो शोधपत्र अध्ययन त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय स्नातकोत्तर तहको वर्ष नेपाली मुल विषयको आंशिक आवश्यकता पूरा गर्नका लागि ‘कक्षा आठको नेपाली भाषा पाठ्यपुस्तकको कथा विद्यामा प्रयुक्त तत्सम शब्दको वर्ग, व्यूत्पति, अर्थ आदिका आधारमा विश्लेषण गरिएको छ ।

यो शोधपत्र मैले आदर्णीय गुरु श्री नवीनकुमार शर्माको सल्लाह तथा निर्देशनमा रहेर तयार पारेकी छु । शोधशीर्षक चयनदेखि शोधपत्र तयार पार्दा सम्म उहाँले आफ्नो अमुल्य समय लिएर निरन्तर उपयुक्त सल्लाह सहयोग र निर्देशनको लागि कृतज्ञता व्यक्त गर्दछु ।

शोध एउटा खोजबाट वैज्ञानिक निष्कर्षमा पुग्ने विषय हो । यो वस्तुपरक, वैज्ञानिक र तथ्यपरक हुन्छ । यसमा सम्बन्धित विषयका विज्ञ लगायत सबैको राय आवश्यक पर्ने भएको हुँदा यसमा मार्गनिर्देशन गरेर शोधकार्यमा सहयोग पुऱ्याउनु हुने हाम्रो आदर्णीय गुरु प्रा.डा. टंकप्रसाद न्यौपाने साथै श्रद्धेय गुरुहरु मदनराज बराल, तीर्थराज भट्टराई, टोलनाथ काफलेप्रति हृदय देखि नै कृतज्ञता ज्ञापन गर्न चाहन्छु । विभिन्न सामग्री तथा स्रोत उपलब्ध गराएर सहयोग गर्नुहुने जनता बहुमुखी क्याम्पसको पुस्तकालय परिवारलाई लगायत सम्पूर्ण साथी, सहयोगी शिक्षक र अग्रजहरूलाई स्मरण गर्दै धन्यवाद दिन चाहन्छु । त्यसै गरी यस शोधकार्यमा आइपरेका हरेक समस्याहरुमा जुटाएर निःस्वार्थ सहयोग गरिदिनुहुने मेरा श्रीमान् गयाराम चौधरी प्रति सदा आभारी र कृतज्ञ रहनेछु ।

अन्त्यमा यो शोधपत्रलाई यथाशक्य शुद्ध टड्कण गरेर सहयोग गर्दिनुहुने निलम राई प्रति सदा आभारी र कृतज्ञ रहने छु ।

.....  
शोधाथार्थी

सम्झना कुमारी चौधरी

## शोधसार

**शोधशीर्षक :** कक्षा आठको भाषा पाठ्यपुस्तकको कथा विद्यामा प्रयुक्त तत्सम शब्दको अध्ययन

**शोधविधि :** प्रस्तुत शोधपत्रको सामग्रीको संकलनमा सामग्रीको सङ्कलनमा प्रमुख आधार पुस्तकालयीय विधि अपनाइएको छ । शोधपत्रमा प्रयुक्त तथ्य तथ्याङ्कलाई व्याख्या र विश्लेषणात्मक विधिद्वारा प्रस्तुत गरिएको छ ।

**शोध प्रक्रिया :** प्रस्तुत शोधकार्यलाई पाँच अध्यायमा विभाजन गरिएको छ । पहिलो अध्यायमा शोधको परिचय अन्तर्गत पृष्ठभूमी, समस्याकथन, अध्ययनको औचित्य र महत्व, अध्ययनको उद्देश्य, अध्यायनको सीमाङ्कन र पारिभाषिक शब्दलाई समावेश गरिएको छ । अध्याय दुईमा पूर्वकार्यको समिक्षा, पूर्वकार्यको उपयोगिता/कार्यान्वयन र सैद्धान्तिक अवधारणात्मक संरचना समावेश गरिएको छ । अध्ययनको संरचना, जनसङ्ख्या र नमुना छनोट प्रक्रिया तथ्याङ्क सङ्कलनको विश्लेषण र व्याख्या प्रक्रिया समावेश गरिएको छ । अध्याय चारमा कक्षा आठको नेपाली भाषा पाठ्यपुस्तकको कथा विद्यामा प्रयुक्त तत्सम शब्दको वर्ग व्युत्पत्ति, अर्थको आधारमा विश्लेषण गरिएको छ । साथै प्रत्येक कथामा प्रयुक्त सम्पूर्ण शब्द सङ्ख्या, तत्सम शब्द सङ्ख्या र तत्सम शब्दको प्रतिशत समेत प्रस्तुत गरिएको छ । यसका साथै आवृत्ति भएका शब्द र आवृत्तिको स्थितिलाई तालिकामा देखाइएको छ । पाँचौ अर्थात्, अन्तिम अध्यायमा सारांश, निष्कर्ष, उपयोगिता र कार्यान्वयन, सुझाव र भावी अनुसन्धानका लागि शीर्षकहरू उल्लेख गरिएको छ । यस शोधपत्रमा कक्षा आठको नेपाली भाषा पाठ्यपुस्तकको कथा विद्यामा तत्सम शब्दको शब्द वर्ग के कस्ता छन्, कथामा तत्सम शब्दको बनोट कस्तो छ, तत्सम शब्दको शब्द वर्ग के कस्ता छन्, कथामा शब्दको आवृत्तिको अवस्था कस्तो छ भन्ने उद्देश्य राखिएको छ । यस शोधपत्रले तत्सम शब्दसँग सम्बन्धित भएर शोधकार्य गर्नका साथै कक्षा आठमा अध्ययनरत विद्यार्थीलाई तत्सम शब्दको अर्थ, व्युत्पत्ति आदिका बारेमा ज्ञान दिन सहयोग पुर्दछ ।

## तालिका सूची

तालिका सं

शीर्षक

- १ 'साकार सपना' कथामा प्रयुक्त तत्सम शब्दकाहरुको विश्लेषण
- २ शब्द आवृत्ति
- ३ 'अमर पुत्र' कथामा प्रयुक्त तत्सम शब्दहरुको विश्लेषण
- ४ शब्दको आवृत्ति
- ५ 'एकजोर जुता' कथामा प्रयुक्त तत्सम
- ६ शब्दहरुको विश्लेषण
- ७ 'डल्लो खोलो' कथामा प्रयुक्त शब्दहरुको विश्लेषण
८. शब्दको आवृत्ति

## सन्दर्भसूची

अधिकारी, हेमाङ्गराज (२०६३) समसामयिक नेपाली व्याकरण, काठमाडौं, विद्यार्थी पुस्तक भण्डार ।

अधिकारी हेमाङ्गराज, बद्रीविशाल भट्टराई, प्रयोगात्मक नेपाली शब्दकोश कमल पोखरी काठमाडौं

विद्यार्थी प्रकाशन प्रा.लि ।

पोखरेल बालकृष्ण र अन्य (सातौ स. स्करण २०६७) नेपाली बृहत् शब्दकोश, काठमाण्डौ नेपाल  
प्रज्ञा-प्रतिष्ठान ।

बराल, राधिका (२०७४) बिएड प्रथम वर्षको ऐच्छिक नेपालीअन्तर्गत तथा विधामा प्रयुक्त तत्सम  
शब्दको अध्ययन

बस्नेत नारायण (२०७१) स्नातक अनिवार्य नेपाली उमन्यास विधामा प्रयुक्त तत्सम शब्दहरू  
(अप्रकाशित स्नातकोत्तर शोधपत्र), जनता बहुमुखी क्याम्पस इटहरी सुनसरी ।

बाइदेल लैनसिंह (२००४), मुलुकबाहिर उपन्यास,  
भट्टराई, हिरा (२०६६) कक्षा पाँचको नेपाली पाठ्यपुस्तकको समाविष्ट तत्सम शब्दहरूको अध्ययन  
(अप्रकाशित स्नातकोत्तर शोधपत्र) त्रि.वि ।

ओझा रामनाथ (२०७३), नेपाली उपन्यास र उपन्यास र उपन्यास, काठमाण्डौ, पिनाकल  
पब्लिकेसन ।

लिम्बु, शीला (२०७२), एम.एड प्रथम वर्षको उपन्यास विधामा प्रयुक्त तत्सम शब्दको अध्यय,  
(अप्रकाशित स्नातकोत्तर शोधपत्र), जनता बहुमुखी क्याम्पस, इटहरी, सुनसरी ।

नेम्बाङ देवी (२०७१) कक्षा ९ को नेपाली पाठ्यपुस्तकको उपन्यास विधामा प्रयुक्त तत्सम शब्दको  
अध्ययन, (अप्रकाशित स्नातकोत्तर शोधपत्र) जनता बहुमुखी क्याम्पस, इटहरी ।

यादव, वैद्यनाथ (२०७०), स्नातक तहको प्रथम वर्षको अनिवार्य नेपाली पाठ्यपुस्तकको निबन्ध  
विधामा विधामा प्रयुक्त तत्सम शब्दहरूको अध्ययन, (अप्रकाशित स्नातकोत्तर शोधपत्र),  
जनता बहुमुखी क्याम्पस इटहरी, सुनसरी ।

दाहाल, शान्ता (२०६७), कक्षा ११ को सबैको नेपाली पाठ्यपुस्तकको निबन्ध विधामा प्रयुक्त तत्सम  
शब्दको अध्ययन, (अप्रकाशित स्नातकोत्तर शोधपत्र), जनता बहुमुखी क्याम्पस इटहरी,  
सुनसरी ।

भट्टराई, डी.पी (२०५९), माध्यमिक नेपाली व्याकरण अभिव्यक्ति, काठमाडौ., विद्यार्थी पुस्तक भण्डार ।

शर्मा वसन्त कुमार (२०६१) नेपाली शब्दसागर, काठमाण्डौ, साभा प्रकाशन ।

भण्डारी, पारसमणि (२०७४), प्राज्ञिक लेखन तथा सम्पादन, काठमाण्डौ, विद्यार्थी पुस्तक भण्डर

कूल पाठ

साकार सपना

२

गणेशप्रसाद भट्टराई



गोरखाका राजा पृथ्वीनारायण शाह आफ्नो राज्यको सिमाना बढाउन चाहन्थे । उनले कीर्तिपुरमाथि तेस्रो प्रयासमा विजय प्राप्त गरे । कीर्तिपुर विजय गरेपछि लुटिकोट र मुडिखुकोटका गाउँ जितेर उनले कान्तिपुरका राजा जयप्रकाश मल्लको दिभागमा खतराको घन्टी बजाइदिए । जयप्रकाश मल्लले एक दिन भक्तपुरका राजा रणजित मल्ल र ललितपुरका मन्त्रीलाई गुह्येश्वरी मन्दिरमा बोलाए । उनले मन्दिरको पूर्वपट्टिको पाटीमा बसेर यसरी बोलाउनुको कारण खोल्दै भने, “गोरखाली राजाले कान्तिपुरमा आक्रमण गर्ने (योजना) बनाइरहेका छन् । तपाईंहरूले मलाई (सहयोग) गर्नुपन्यो । तपाईंहरूलाई पर्दा म (सहयोग) गर्ने छु ।” लामो छलफलपछि सबैले धर्मभाके ।

शब्दार्थ

पाटी

तीर्थव्रत गर्ने वा यात्रा गर्नेलाई निःशुल्क बास बस्न बनाइएको ठाउँ

आक्रमण

लडाइ

नेपाली, कक्षा ८

त्यस वेला निपाल खाल्डामा केपुचिन पादरी बस्थे। गोरखालीको <sup>योजना</sup> थाहा पाएपछि जयप्रकाश मल्लले उनीसँग गोरखाली विरुद्ध युद्ध गर्ने र अगि बढन नदिनेबारे सल्लाह गरे। पादरीले अड्योज वाणिज्यदूत गोल्डिलाई कलकट्टा पठाउने र गोरखालीविरुद्ध अड्योजसँग सहयोग माग्ने सल्लाह दिए। उनकै सल्लाहअनुसार जयप्रकाश मल्लले सैनिक सहयोग मार्गै कलकत्ताका अड्योज गर्भनरलाई पत्र लेखे निर्णय गरे।

गोल्डिलाई भारतको बेतियामा बस्थे। जयप्रकाश मल्लले फकिर रामदास र उमदालाई पत्र दिएर बेतिया पठाए। बेतिया पुगेर उमदाले जयप्रकाशको पत्र दिई गोल्डिलाई भने, “महाराजले यो पत्र पठाउनुभएको छ।”

गोल्डिले पत्र समाएर उनीहरूलाई अलिक पर भुइँमा बस्न लगाए। उनले पत्र खोले र चस्मालाई नाकेडाँडीमा राखेर हेरे तर पत्र राम्री बुझेनन्। आशय बुझ्ने <sup>सुनीले</sup> उनले आफ्ना सेक्रेटरीलाई सोधे, “यसमा कै के छ? मलाई सबै बुझाउ।” सेक्रेटरीले पत्र पढेर सबै कुरा बुझाइदिए। गोल्डिले <sup>ac</sup> बिच बिचमा टाउको हल्लाउँदै पत्रको आशय बुझेको भाव दर्शाए।

केही क्षणपछि गोल्डिल जुरुक्क उठे र भ्रयालको पर्दा अलिकति सारे। एक पल्ला भ्रयाल खोले र फर्केर थचक्क कुर्सीमा बसे। टेबुलमा राखेको एक गिलास पानी स्वादै पारे। उनी कुइनामा टाउको अड्याएर सोच्न थाले, “हैन यी गोरखाली त हामै नजिक पौ आइपुगेछन्। त्यो पृथ्वीनारायणलाई अड्योजको शक्ति चखाउने वेला यही हो। यतिखेर मल्लहरूलाई सहयोग गर्न पाए उनीहरू हामीप्रति कृतज्ञ हुन्छन्। हामीलाई चीन पुगेर व्यापार गर्न पनि सजिलो हुन्छ।” गोल्डिले दाहिने हातले टेबुलमा ढक्क ठोके। गिलासको पानीसमेत छचल्किएर पोखियो। अलिक पर बसेका उमदा र रामदासको पूनि सातोपुत्लो गयो।

पानी निल्दै गोल्डिले भने, “नडराओ म तिमीहरूकै <sup>पत्र</sup>का बारेमा सोच्दै छु।” उनी फेरि सोच्न थाले, “यस वेला मल्लहरूलाई सहयोग मर्दा युद्धको खर्च उनीहरूले नै बेहोर्द्धन्। कम्पनीको केही खर्च हुैन। हामीलाई नै फाइदा हुन्छ। बरु गोरखाली बलिया

वाणिज्यदूत : व्यापारसम्बन्धी सन्देश लिएर ओहोरदोहोर गर्ने व्यक्ति

पल्ला : भ्रयालको एक पाटो

कृतज्ञ : गरेको उपकार देल्ने

नेपाली, कक्षा ८

हुनुपूर्व नै हामीले मल्ललाई सहयोग गर्नुपर्छ ।” उनी जुरुक्क उठे र यताउति घुमे । उनले उमदातिर हेदै भने, “गोरखालीसँग कति सैनिक होलान् त ? अनि कति टाढा छ नेपाल ?”

उनीहरूले भने, “अनर ! गोरखाका सैनिक धेरै छैनन् नेपाल खाल्डामा त २,००० जति होलान् । पटनाबाट नेपाल जान ९६ कोस जति छ र ११ ठाउँमा बास बस्नुपर्छ । खानेकुराको चाहिँ अभाव हुदैन । अहिले वर्षामा त गोरखाका धेरै सैनिक उतै खेतीपाती गर्दै छन् ।”

उनीहरूबाट गोरखाका सैनिक, हातहतियार र आर्थिक स्थितिसमेत बुझेपछि गोल्डडले भने, “ल जाओ तिमीहरू, तिमीहरूका राजालाई सहयोग आउँछ भनिदिनू ।” हस् अनर भन्दै उनीहरू निस्के ।

गोल्डडले गोरखालीले उपत्यकामा आक्रमण गर्न लागेको र मल्लहरूलाई सहयोग नगरे कम्पनीलाई हानि हुने बेहोराको सिफारिस पत्र तयार पारे । उनले तिब्बत हुदै चीनसम्म व्यापार बढाउने र यस क्षेत्रमा प्रभुत्व जमाउने राम्रो मौका आएको पनि वर्णन लेखे । विस्तारै नेपाल खाल्डो नै आफ्नो पार्ने आशयको सिफारिस पत्र र जयप्रकाशको पत्रसहित उनी पटना पुगे र सबै बेलीविस्तार लगाए ।

पत्र पाएको १० दिनपछि कलकत्ताको रिलेक्ट कमिटीले भौगोलिक स्थिति र शत्रुको शक्ति विचार गरेर जयप्रकाशलाई सहयोग गर्नु भनी पटनाका हाकिम रम्बोल्डलाई आदेश दियो ।

पृथ्वीनारायणले जासुसमार्फत यी सब कुरा बुझिरहेका थिए । अझ्येज नेपाल खाल्डामा आउँदा सिन्धुलीगढीको बाटो भएर आउनुपर्यो । उनले त्यहाँ वंश गुरुङ र वीरभद्र उपाध्यायलाई पहिले नै तैनाथ राखेका थिए । अझ्येजले जयप्रकाश मल्ललाई सहयोग गर्ने भएमा त्यहाँ वंशराज पाण्डे र श्रीहर्ष पन्तको नेतृत्वमा सेना पठाउन उनले भित्रभित्रै तयारी गरेका थिए ।

एक दिन बिहान चिया खाएर पृथ्वीनारायण कीर्तिपुरमा आफ्ना विश्वासपात्रसँग आफूले राम्रो सपना देखेको र आफ्नो सपना पुग्नेबारेमा गफ गर्दै थिए । त्यही वेलामा द्वारे आयो र भन्यो, “महाराज ! गैराइगको पत्र आएको छ ।” उसले राजालाई पत्र दियो र फर्क्यो । पृथ्वीनारायणले पत्र खोले र हेरें । त्यसमा लेखिएको थियो, “हाम्रा मित्र मल्ल राजालाई तिमीले लाएको नाकाबन्दी हटाऊ । हटाएनौ भने हामी तिमीलाई शत्रु घोषणा गर्दैँ ।”

तैनाथ : तयार

नाकाबन्दी : नाका वा सिमाना बन्द गर्ने र सामान रोक्का गर्ने काम

100

रम्बोल्डले लेखेको यो पत्र पढ्नासाथ च्यातचुत पारेर उनले अँगेना मा हालिदिए र दाहा किट्टै भने, “गौराङ्ग ! मेरा फौजले तेरा फौजलाई सिन्धुलीमै सखाप पार्न्या छ । आगासँग खेल्न लागिस् ।” यस वेला उनका दुवै हातका मुट्ठी कसिएका थिए ।

उता अङ्गेजले कप्तान किनलकको नेतृत्वमा २,४०० जति हिन्दुस्तानी सिपाही र केही अङ्गेज अफिसरसहित मध्य वर्षामै जयप्रकाशलाई सहयोग गर्न फौज पठायो । नेपाल खाल्डो पुग्ने बाटो देखाउने जिम्मा रामदास वैरागीले लिए ।

यो थाहा पाउनासाथ पृथ्वीनारायण शाहले आफूना सैनिकलाई सिन्धुलीको पौवागढी पठाए । गोरखाली सेनाले जनकपुर र सिन्धुलीगढीबाट सारा रासदपानी रित्याएर पौवागढी पुर्याए । सिन्धुलीगढीको नजिकै पर्ने मकवानपुरका राजाले पछि आफूनो राज्यलाई शत्रुबाट सुरक्षित राखेका थिए । उनका राज्यमा शत्रुबाट बच्न सिसानामा सिसानाको घारी लगाउने चलन थियो । शत्रुले आक्रमण गरेमा अरिझाल र बाल्छुउका गोला बिच्काएर शत्रुतिर धपाइदिने पनि अनौठो चलन, थियो । वंश गुरुड शिकारी पनि भएकाले उनले यी सबै अवस्थाको रास्तो अध्ययन गरेका थिए । गोरखाली फौज गौराङ्ग सेना कहिले आफूनो अगि पर्ला र युद्धको धोको फेरौला भनेर पौवागढीमा पर्खेर बसेको थियो ।

उता अङ्गेजका भरिया बन्दुक र हतियार बोकी अगाडि हिँडै थिए । बिचमा सेना थिए । त्यसको पछिकै कप्तान किनलक र सहायक कप्तान हेयर से पौवागढीको उकालो चढै थिए । रामदासले बाटो देखाइरहेको थियो । वर्षामा सिमसिम पानी परेको र कुहिरो लागेकाले बाटो हिँडून संहज थिएन ।

अङ्गेज सेना खानकुरा, वर्षा र जङ्गली किराफट्याङ्गाको टोकाइसँग सङ्घर्ष गर्दै गढीनजिकै आइपुर्यो । यति वेलासम्म बाटामा गोरखाली नदेख्दा अङ्गेज निर्स्फक्री अगि बढिरहेका थिए । थाकेकाले चौतारीमा बसेर अङ्गेज अफिसरले चिसो पानीको घुटकी लिए ।

साँझ पर्ने लागेको थियो । वंश गुरुड र वंशराज पाण्डेले दुङ्गेवासतिरबाट र वीरभद्रले पौवागढीतिरबाट अङ्गेजमाथि आक्रमण गरे । रक्सीले अलि अलि मातेका हियर से तत्काल घाइते भए र ज्यान जोगाउन जङ्गलतिर भागे । हतियार बोकेका भरिया अगाडि भएकाले

अँगेनो : आगो बालिने ठाउँ

रसदपानी : रासनपानी, खानेकुरा


नेपाली, कक्षा ८

मूल पाठ

अमर पुत्र

६

भीमनिधि तिवारी



“के गर्न लाग्नुभयो भाजुलाल दाजु ?”

“यसै बसिराख्या ।”

“आज कति दिन भयो ?”

“१९, हैन हैन, २० दिन भयो ।”

“कर्मको लेखा ।”

“के गर्नु ! देउतालाई उही चाहियो !”

हुन पनि भाजुलालको सर्वनाश नै भएको थियो । अपर्फटको व्यथाले एउटा मात्र छोरो जुजुलाल खस्यो । बुढी जहान र भर्खरकी बुझरीलाई लिएर उनले हृदयमा पिर, (चिन्ता) र तापको बोभ बोकेर बाँच्नुपरेको थियो । शरीरका अड्गप्रत्यड्ग सबै सुकिसकेका थिए । पहेलो चेहरा, फुस्ता आँखा, हातभरि मोटा माटा नागबेली नसाले नागले भैं उनलाई बेरेर राखिछाडेका थिए ।

लामो प्रश्नासपछि उनले भने, “मलाई छोरो गएको भन्दा पनि मेरो शिल्पकारी लोप हुने भयो भन्ने। म मरेपछि कसले शिल्पकारी सम्हाल्ला ? छोरो सिपालु भइसकेको थियो।” भाजुलालका विरहक कहानी सुनेर सानुमानमा वेदना भरिएर आयो।

चैतको महिना, उराठिलो घाम लागिरहेको थियो। नजिकैबाट टमौटेहरूले भाँडा बनाइरहेको आवाज लगातार टडटड आइरहेको थियो। यस बखतमा भाजुलालको भित्री दिलले पनि एक आवाज दियो, “नबाँच् ! अब कसका निम्नि बाँच्छ्वस् ?”

हरेक दिन विहानबेलुकी एकान्तमा बसेर बुढीले बहाएका आँसु, बुहारीको हुँक हुँकको वेदनाले उनलाई बाधामाथि अतिशय बाधा थपिदिन्यो। कलाकारमाथि पर्ने कालको कुदृष्टि बालिस्टमा लेटी लेटी खाने समाजका कीटाणुमाथि किन नपरेको होला ?

भ्रायालबाट एक बोलाहटको आवाज आयो, “भाजुलाल दाजु !”

“हजुर ! किन ?” भाजुलाल बोले।

“तपाईंलाई खोज्न कोही तल आएको छ !”

चिन्ताले खाइसकेको कमजोर जिउ विस्तारै उठाएर बार्दलीमा उभिएर उनले सोधे, “को है ? ए, सरासर माथि आउनोस्।” ती आगान्तुक<sup>कृत</sup> थिए किनभने उनको वेशभूषा तिलक आदिबाट जसले पनि उनी वैष्णव भएको कुरा बताउन सक्यो। ती भक्तले भाजुलाललाई घुँगुरिएका रैं, मयूर मुकुट, बाहमा बाजु, लामो वनमाला, हातमा मरली लिएर मोहनी अवतारमा उभिएका श्रीकृष्णका चित्र देखाएर भने, “मलाई यस्तै मूर्ति बनाइदिनुपर्यो। सफा, सेतो, दुध जस्तो सङ्गमरमरको।” भाजुलालले हुन्छ भन्न पनि सकेनन्, हुन्न भन्न पनि सकेनन्। हुन्छ भनूँ नैराश्यपूर्ण अन्धकारमा रुमलिएको जीवनले अब के काम गर्न सक्ला जस्तो उनलाई लाग्यो। हुन्न भनूँ आफ्नो सिपको प्रख्यातिले आफ्नो नाम सोधी सोधी घरको द्वारसम्म आएर आग्रह गरेका एक भक्तलाई विमुख पठाउन उनको भावुक दिल शब्दार्थ

शिल्पकारी : शिल्पकारको काम वा कौशल

टमौटे : तामाका भाँडा बनाउने काम

बालिस्ट : अडेस लाग्न बनाइएको ठुलो तकिया

वैष्णव : विष्णु भगवान्का भक्त

बाजु : पाखुरामा बाँधिने एक प्रकारको बालो

सङ्गमरमर : चिप्लो, टल्कने असल पत्थर

नैपाली, कभा

र पेसाले दिँदैनथ्यो, मान्दैनथ्यो । उनले अक्क न बक्क परेर शून्य मस्तिष्कले ती भक्तको चेहरामा हेरि मात्र रहे । “बनाउन सक्नुहुन्न कि !” भक्तले सोधे ।

यस्तो वाक्य सुनेपछि भाजुलालले अनुहार लाल पारेर **अभिमानयुक्त** वाणी बोले, “नसक्ने होइन, कस्तो कस्तो सिपको काम गरिराख्या मान्छे म । डेढ डेढ हात, दुई दुई हात अग्लो पशुपतिनाथ, श्रीकृष्णका कति कति मूर्ति बनाइसकैं यिनै हातले । जस्ताको त्यस्तै, फोटो खिचेको जस्तो । सिङ्गा सिङ्गा सिङ्गमरमरमा जालीदार बुट्टा, रामायणको कथा, बुद्धचरित्रको कथा, कस्तो कस्तो काम गरियो । अरू सानातिना पानबुट्टा, किस्ती, फूलदान त्यस्ता त कति कति ।”

भाजुलालको गर्जन सुनेर ती भक्तले केही उत्तर नदिई गम्भीर भएर एकोहोरो सुनि मात्र रहे । अन्त्यमा शान्त र नरम शब्दमा बोले, “नसक्ने भनेको होइन मैले । तपाईंको सबैतिर ख्याति छ । थाहा छ, मलाई । तपाईंको यही सानो कोठामा तयार भएर निस्केका कलात्मक कृतिजे नेपालको नाम (**उज्ज्वल**) पारिदिएको छ, गौरव बढाइदिएको छ ।”

“थाहा रहेछ नि ।” सरल र **निष्पाप** दिलबाट मुस्कुराहटसहित आवाज निस्कियो ।

“अगि बनाउन सक्नुहुन्न कि भनी किन होच्याएको त ? कति दिनमा तयार पार्नुपर्ने ?”

“जति सब्दो चाँडो । सिङ्गमरमरलाई साकार सुन्दर मूर्ति बनाउन कति दिन लाग्छ मलाई थाहा छैन । म के भनूँ ।” भक्तले घाँटीमा लट्केको तुलसीको मालाको एक एक दाना अनायास चलाउदै भने ।

“हुन्छ, म बनाइदिन्छु । **बैना** छाड्नोस् । मूर्ति तयार भएपछि तपाईंलाई खुसी तुल्याएर दिएको लिने । तपाईं ईश्वरको भक्तसित केको मोलतोल ।” यति भनिसक्नासाथ भक्त १० रुपियाँ गन्दै थिए । बिचैमा करुण स्वरले भाजुलालले भने, “के गर्नु मेरो छोरो खस्यो ! म बौलाहा जस्तो भएको छु । होस ठेगानमा छैन ।”

“ज्या ! नाश भएछ ।” **सहानुभूति** दिएर ती भक्तले उठेर सोधे, “म कहिले लिन आऊँ त ? १५ दिनपछि ?”

अभिमानयुक्त	:	आत्मप्रशंसा भरिएको
निष्पाप	:	पाप नभएको
बैना	:	विश्वासका निस्ति पहिले नै दिइने रकम, पेस्की
सहानुभूति	:	अरूको दुख देखेर वा सुनेर मनमा हुने भाव

सेतो सङ्गमरमरमा प्रातःदेखि सन्ध्यासम्म भाजुलालका हात चलिरहन्ये कुटकुट कुटकुट । उनका वरिष्ठ अनेक आकारप्रकारका करिब सबा सय जति ज्याबल उनैलाई हेरेर सुतिरहेका हुन्ये, कहिले मलाई उचाल्लान् र म पनि भगवान्को मूर्ति बनाउने काममा सरिक हुन पाउँला भनेर । जुन बेला जुन ज्याबल आवश्यक पर्यो उनी त्यही प्रयोग गर्ये । आश्चर्यको कुरा, उनलाई ती अमुक ज्याबलको नाम के हो भन्नेसमेत थाहा थिएन ।

सङ्गमरमरको धुलो जस्तै सेतै फुलेका कपालदारी । नाकको टुप्पामा अडेको मामुली तारको फ्रेमवाल चस्मा, टालेका भोटो <sup>र</sup>सुरुवाल । विश्वविद्यात् शिल्पकार भाजुलाल यिनै हुन् भन्ने कुरा कतिलाई थाहा होला ? उनका कलाकृति युरोप, अमेरिकाका सङ्ग्रहालयसम्म पुगेका थिए । कलापारखी यो सुनेपछि आश्चर्यले औँला टोक्ये ।

आज पनि भोलि पनि पर्सि पनि त्यही श्रीकृष्णको मूर्तिको खसो खाकामाथि ज्याबले कुटकुट कुटकुट । केही दिनपछि मूर्ति तयार भयो । अन्त्यमा उनले जब आँखा बनाए, मूर्ति हाँस्यो । मूर्तिसंगै उनको रोएको दिल पनि हाँस्यो । उनले त्यसलाई भावुक आँखाले धैरै बेरसम्म होरिरहे । जति हेरे, पनि उनका आँखां अघाएनन्, दिल अघाएन । उनले त्यस नवनिर्मित श्रीकृष्णको मूर्तिमा त्यस्तो के देखे ?

प्रातःकालको समय, केही परेवा छानामा भुल्के घाम तापिरहेका थिए । छिन छिनमा चोकको बिचमा उभिएको भोगटेको फूलको बास्ना हरर आइरहेको <sup>रुप</sup> थियो । भाजुलालको घर तडकभडकरहित उनको जीवन जस्तै सादा थियो । पुरानो कलात्मक एउटा खटियामाथि उही मूर्तिलाई राखेर उनी ढुलुदुलु हेरिरहेका थिए, एक मन, एक बुद्धि, एक चित्तले । यत्तिकैमा तल्लो भूयाडबाट आवाज आयो, “शिल्पकार कहाँ हुनुहुन्छ ?” भाजुलालले भक्तको स्वरले चिने । मुखले चाहिँ माथि पाल्नोस् भने, हातले चाहिँ हत्तपत्त त्यस मूर्तिलाई सिरानमुनि लुकाए । भक्तले माथि आइपुग्नासाथ शिल्पकारको अनुहार हेदै उत्सुकताले भरिएको वाणीमा सोधे, “मूर्ति बनाइसकियो ?” भाजुलालको हृदयमा द्रन्द्व चल्यो । सौकियो भन्नूँ खै लेऊ भन्छन् । दिँऊँ, कसरी दिँऊँ ? सकिएको छैन भन्नूँ भुटो कसरी बोलूँ ? सोचविचार गरेर उनले भने, “१५ दिनपछि आउनोस् भनेको १० दिन पनि पुगेको छैन ।”

ज्याबल : कालिगढले काम गर्ने औजार

अमुक : खास, तोकिएको, फलानो

खाका : रेखाहरूबाट निर्मित आकृति

खटिया : सानो खाट

नेपाली, कक्षा ८

“तयार नभए पनि कति सकियो ? हेरौं न ।” उत्सुकतापूर्ण वाणीमा<sup>१००</sup> भक्तले सोधे ।

“१५ दिनपछि आउनोस् ।”

“अहिलेसम्म थालेको पनि छैन ?” आँखाका दुवै पुतली फैलाएर उनले सोधे ।

“१५ दिनपछि आउनोस् ।” भाजुलालले फेरि उही जबाफ दिए ।

“आजको छ दिनपछि त १५ दिन पनि पुग्छ । त्यो वेला म खाली हात फर्कन नपरोस् ।”  
भक्तले उठेर जाँदै गर्दा भने ।

तल्लो भन्याडबाट भक्त ओर्लेको आवाज आएपछि भाजुलालले सिरानमुनिबाट (मूर्ति) फिकेर खटियामाथि राखे अनि शान्तपर्वक टुलुटुलु हेरे । हेर्दाहैर्दै परेलासमेत फुलेको उनका आँखाका डिलमा आँसुका दाना टलपल छचल्कन थाले । १५ औं दिनको तेस्रो प्रहरमा ती भक्त आशापूर्ण हृदयले शिल्पकारको कोठामा आइपुगे । उनले श्रीकृष्णको मूर्तिलाई सानो खटियामाथि अड्याएर राखेको देखे । देखासाथ लोभिएर आफैनै हातमा लिई गहिरोसित हेर्न थाले । हेर्दाहैर्दै भित्री (आत्म)बाट एक उद्गार<sup>१००</sup> तिरिक्यो, “आहा ! क्या मनोहर मूर्ति ! कति लिनुहुन्छ यो मूर्तिको ? अब कति दिनुपन्यो मैले ?” भाजुलाल बोलेनन्, केही बोलेनन् । मानौं, उनका गलामा सारा व्यथा थुप्रिएका थिए ।

“भन्नुस् न त कति दिनुपन्यो मैले ?” भक्तले मूर्तिलाई ढोगेर त्यही खटियामाथि राख्दै भावुक नयनले हेरिरहे र फेरि सोधे । भाजुलाल तैपनि बोलेनन् । उनको वाक्षक्ति नै लोपभएको थियो । ती दुवै जना त्यही मूर्तिलाई निर्निमेष दृष्टिले हेरिरहेका थिए । कक्सले के के देखे उनै जानुन् । भक्तको हृदय फेरि बोल्यो, “क्या सुन्दर मूर्ति ! भन्नुहोस् त कति लिने हो ?” अनि भाजुलालले जीर्ण स्वरमा भने, “यो मूर्ति तपाईंलाई दिने होइन ।”

“मेरो अर्डरमा बनाएको होइन र ?”

“हो ।”

“अनि ?”

“नदिने ।”

उद्गार : बोली, भनाइ

वाक्षक्ति : बोल्ने शक्ति

निर्निमेष : हेरेको हेचै गर्ने, आँखा नफिम्याउने

## कृष्ण

“किन ?” उत्तर नास्ति ।

“मोल<sup>१००</sup> भन्नुहोस् न, जति पर्ने हो म त्यति नै दिन्छु । मलाई धन चाहिएको छैन, मलाई भगवानको मोहनी सूर्ति चाहिएको छ ।” ती भक्तले उदार दिलको परिचय दिँदै भने ।

“जति दिए पनि नदिने ।” भाजुलाल बोले, “मलाई पनि यही मूर्ति चाहिएको छ । “अब १० दिनपछि आउनोस् । तपाईंलाई अर्को मूर्ति बनाइदिन्छु ।”

आफ्नो अर्डरमा तयार भएको, आफूलाई असाध्य मन परेको मूर्ति नदिएर फेरि १० दिनपछि आउनु अर्को बनाइदिउँला भनेको सुन्दा ती भक्तलाई केही क्षोभ भयो । के छाँटको बौलटठी बुढोकहाँ आइपुगेछु भन्ने ठानेर उनले एक आवेशमा भने, “ओमबहालमा तपाईं मात्र शिल्पकार हुनुहुन्न । अरू पनि काम नपाएर त्यसै बसिरहेका छन् । फिर्ता गर्नुस् मेरो बैना । अन्तै बनाउन लाउँछु ।”

“नरिसाउनोस् न त्यसरी<sup>१००</sup> मै बनाइदिउँला ।” करुण स्वरमा भाजुलाल बोले ।

“भो पर्दैन, दिनुस् बैना ।”

त्यसपछि भाजुलाल जुरुक्क उठे । आफूसित रहेको साढे पाँच रुपियाँ कन्तुरबाट फिके । नपुग रुपियाँ स्वास्नी र बुहारीसित मागे अनि १० रुपियाँ भक्तको अगाडि सुरुक्क राखिदिए । रिसको रन्कामा रुपियाँ सोहोरेर भक्त पनि केही नबोली जुरुक्क उठेर गए । बुढाको यस्तो चाला देखेर बुढीले भनिन, “बनिसकेको मूर्ति नदिएर भन् बैनासमेत फिर्ता गर्नुभयो । दिएको भए अरू रुपियाँ पनि आउँथ्यो । के खच गर्ने अब ? घरमा चामलको गेडो छैन ।” सासूका कुरामा बुहारीले पनि थपथाप गरिन् । घरको सुखदुःख सबैको साफा हो । दुईतिरबाट दुई जनाको निरन्तर करकरले भाजुलालका दुई कानका जाली नै फुट्लान जस्ता भए । क्षीण स्वरमा त्यो मूर्ति नदिनाको<sup>१००</sup> कारण बताए, “म कसरी दिन सक्छु यो मूर्ति ? प्राणभन्दा प्यारो यो मृति । श्रीकृष्णको मुकुट लाएर हातमा मुरली लिएको मेरो छोरो । मैले शङ्खमूलको<sup>१००</sup> चितामा खरानी पारिसकेको छोरो फेरि यहाँ आएको छ । हेर, गडेर हेर, मुसुमसु हाँसेर कुरा गर्ला जस्तो गरेर उभिएको छ ।”

**नास्ति** : विल्कुल नभएको, छैन भन्ने बुझाउने शब्द

**क्षोभ** : मनको हलचल, असन्तोष

**कन्तुर** : धातु वा काठको सानो बाक्स

**क्षीण** : अवस्था विग्रेको

**नेपाली, कक्षा ८**

लोग्नेका कुरा सुनेपछि बुढीले त्यस मूर्तिलाई हातमा लिएर गहिरोसित हेरिन् । हेदहिदै उनलाई भक्तानो छुटयो अनि मूर्तिलाई छातीमा राखेर रुन थालिन् “मेरो प्यारो छोरा ! मेरो जुजु !” बुहारीले पनि आफ्नो दिल थाम्न सकिनन् र सासूको हातबाट त्यो मूर्ति खोसेर हेरिन् । नभन्दै सम्पूर्ण भाव र भल्को आफ्नै स्वर्गवासी लोग्नेको ! उनी पनि त्यस मूर्तिलाई आफ्नो छातीमा टाँसेर घुँकघुँक गर्दै वेदनापूर्ण पुकारमा विलाप गर्न थालिन् । सासुबुहारी दुवैका आँसुका बलिन्द्र धाराबाट एउटा संयुक्त वाक्य निस्कियो, “बेच्नुहुँदैन, यो मूर्ति बेच्नुहुँदैन ।”

जुजुलालको मानव देह चिताको खरानी भएर नाश भए पनि सङ्गमरमरको आकर्षक मूर्तिका रूपमा कृष्णावतार छोरो त कालान्तरसम्म संसारमा रहिरहला । अब यही मूर्ति भाजुलालको अमर पुत्र हुने छ । ४९

कालान्तर

पश्चिममा

## परिशिष्ट

मूल पाठ

### एकजोर जुता

११

महेशविक्रम शाह

गुलाफी भान्साकोठामा भाँडा माफिरहेकी  
छन्। भाँडाको ठ्याडठुङ आवाज र पानी  
पोखेको धनि मेरा कानमा परिरहेको छ।

गुलाफी मेरा घरबेटी हर्कबहादुरकी जेठी  
छोरी हुन्। हर्कबहादुरका सँगै जोडिएका  
दुइटा कच्ची घर छन्। पुरानो घरमा तिनीहरू  
आफै बस्छन् भने नयाँ घरमा म भाडामा  
बसेको छु। हर्कबहादुरको परिवारमा  
उनकी पत्नी, छोरी गुलाफी, गड्गा,  
उमा, र छोरो गोविन्दसमेत छ, जना  
छन्। हर्कबहादुरले मेरो घरधन्दाका लागि

गुलाफीलाई खटाएका छन्। गुलाफी र उनका भाइबहिनी विद्यालय जान्छन्। गुलाफी  
आफ्नो कामप्रति इमानदार, व्यवहारमा शिष्ट र सभ्य छिन्।

“हजुर भोलि बजार जाँदै हुनुहुन्छ रे हो ?”

गुलाफीको स्वर भान्साबाट लहरिए भेरा कानमा ठोकिक्न आइपुग्यो। म आफ्नो कोठाबाट  
भान्सातर्फ चियाउँदै भन्छु, “हो/ गुलाफी, म भोलि सदरमुकाम जाँदै छु। खित्रिडमित्रिड  
किनमेल गर्नु छु।”



#### शब्दार्थ

धनि : आवाज

शिष्ट : शान्त र नम्र स्वभावको

“कति रमाइलो ! आफू त कहिले हो कहिले बजार जाने ? गुलाफीको स्वर मलिन हुन्छ  
“तिमी पनि बजार जान्छ्यौ त ?”

“अँ अँ, अनि घरको काम कसले गर्ने नि ! सेती बाखीले ?” गुलाफी खित्का घोड्छिन् ।  
“दसैं मुखमै छ, घरआँगन सफा गर्नु छ, कमेराले घर पोल्नु छ । यसपालि हजुर पनि हामीसँगै  
दसैं मनाउने है !” गुलाफीको स्वरमा दसैंका सप्तरड्गी सपनाको सझात घन्कन्छ ।

“अँ, गुलाफी ! यस पटकको दसैं तिमीहरूसँग मनाउन पाइने भो । म निकै खुसी छु ।”  
म उनलाई हेदै मुस्कुराउँछु ।

“अनि बजारबाट मलाई एकजोर जुता ल्याइदिनुहोस् है हजुर ! दसैंमा लाउने जुतै छैन ।”  
गुलाफीले सझकोच मान्दै भनिन् । १००

“ल, भन त तिमीलाई कस्तो खालको जुता मन पर्छ ?”

“कालो जुता । त्यही के गौरी मिसले लगाएको जस्तो !” गौरी मिसको गोडाको जुता  
नदेखे पनि मैले अनुमान गरै, उनी अलिकति हिल भएको र खुट्टा घुसाउनुपर्ने जुत्ताको  
कुरा गरिरहेकी छन् ।

“अँ, थाहा पाएँ मैले । गौरी मिसको जस्तो जुता होइन ?”

“हो हो !” उनी झटपट आफ्ना परेला ठाडा पादै बोलिन् ।

“जुत्ताको नम्बर कति हो नि ?” मेरो प्रश्नले उनी एकछिन घोरिइन् र ‘म एकैछिनमा  
आउँछु है’ भन्दै आफ्नो घरतिर दौडिन् । गुलाफीका खुट्टा सम्भिरै उनलाई हुने  
जुत्ताको नाप अनुमान गर्दै थिएँ, गुलाफी हुरिदै आएर भनिन्, “यी, यति लामो जुत्ता  
ल्याइदिनुहोला ।” उनले मेरो हातमा एउटा धागो राखिदिइन् । सायद उनले आफ्ना खुट्टा  
धागाले नापेर आएकी थिइन् । १००

सदरमुकामको बजारमा दैनिक आवश्यक पर्ने सबै सामान पाइने रहेछन् तर भाउ भने  
चर्को । मैले आफूलाई आवश्यक पर्ने सामान किनैं र गुलाफीका लागि जुता  
लाफीका लागि जुता छान्ने वेला मेरो मन दोमन भयो । म सोच्च थालै, त्यो  
छैनन् उनीभन्दा माथि उनका आमाबाबु छन् भने उनीमुन्तिर दुई  
पनि छन् तर सबैलाई पुऱ्याउन खोज्दा रकम नपुग्ने ! अन्तत्र,

“ने सेतो माटो

स्थान

६२

त्यो धागाको नापका आधारमा गुलाफीका लागि एकजोर जुता किनिदिएँ र अरूका लाई भने एक प्याकेट चकलेटमा चित बुझाएँ ।

सदरनुकामबाट फर्केर घरको आँगनभित्र प्रवेश गर्न नपाउँदै गुलाफी, गङ्गा, उमा र विष्णु मतिर कुदै आए । तिनीहरू मेरो भोलालाई आशालागदो नजरले हेरिरहेका थिए । मैले चकलेटको प्याकेट भिक्केर गुलाफीको हातमा राखिदिँदै भनै, “सौ, यो चकलेट नदैले बाँडेर खाओ ।” तिनीहरू कुदै आफ्नो घरभित्र पसे ।

नक्कपख गुलाफी खाना पकाउन आइन् । मैले जुताको प्याकेट उनको हातमा राखिदिँदै रन्नै, “यी लगाऊ तिम्रो जुता !” जुता देखेर गुलाफी असाध्यै खुसी भइन् । उनको अनुहार उनीले पुलकित भइरहेको थियो । उनले मेरा अगाडि नै पाको खोलिन् र जुताभित्र आफ्नो खुट्टा छिराएर अगाडि पृथ्वीमा हेर्दै भनिन्, “ठ्याक्कै मिल्यो । मैले सोचेको जस्तै जुता न्याइदिनुभयो ।”

“मन पन्यो तिमीलाई ?”

“हजुर ! खुब मन पन्यो ।” उनका गोरा खुट्टामा काला जुता सुहाएको देखेपछि मलाई उनी खुसी लाग्यो । त्यस दिनदेखि गुलाफीबाहेक घरका अन्य सदस्यको मप्रतिको व्यवहारमा भने अचानक भिन्नता देखा परेको थियो । सायद गुलाफीलाई मात्र जुता न्याइदिएकामार्फत उनीहरूको मन खिन्न र ईर्ष्यालु भएको थियो । उनीहरूको यस परिवर्तित व्यवहारले मलाई नरमाइलो लागिरहेको थियो । बेलुकीपख गुलाफी खाना बनाउन आउँदा मैले महसुस गरै, हिजो खुसीले फक्रेको गुलाफीको अनुहार आज मुर्खाएको छ ।

“गुलाफी !”

“हजुर !”

“त्यो जुता तिमीले आफ्ना आमाबाबु र भाइबहिनीलाई पनि देखायौ ?”

“हजुर, देखाएँ ।”

“के भने ?”

“सबैले राम्रो छ भने ।”

पुलकित : ज्यादै खुसी भएको अवस्था

परिवर्तित : परिवर्तन भएको, फेरिएको

मुर्खाउन : ओइलाउनु

“गुलाफी !”

“हजुर !” <sup>१०६</sup>

“आज्ञ गड्गा मसँग राम्भोसँग बोलिनन् । तिम्री बहिनी उमाले पनि मलाई नदेखे जस्तो गरिन् । तिम्रो भाइ त झन् हिजोदखि मेरा सामु परेकै छैनन् । किन ?” मैले गुलाफीका आँखामा हेँ भनैँ ।

“खोइ हजुर ! म सोधुँला तिनीहरूलाई ।” गुलाफी आफ्नो काममा व्यस्त भइन् । दोस्रो दिन गुलाफीका ‘बा’ बिहानै मेरो कोठाको ढोका ढकढक्याउन आइपुगे ।

“के काम पच्यो र यति बिहानै भुल्किनुभयो हर्कबहादुर दाइ ?” “त्यस्तो त केही होइन, तर...” उनी कुराको गाँठो फुकाउन अकमकाए ।

“के हो त त्यस्तो कुरा ? भनैँ न दाइ ! म उनीप्रति जिज्ञासु बनेको थिएँ ।”

“हजुर, खास त्यस्तो समस्या त केही होइन तर के भने त्यो जुत्ता छ नि हजुर...।” हर्कबहादुरले कुराको छेउ समाते । <sup>१०६</sup>

“अँ, कुन्त जुत्ता ?” मैले आश्चर्य व्यक्त गरैँ ।

“त्यो के, हजुरले गुलाफीलाई ल्याइदिएको जुत्ता ।” उनले शब्द चपाई चपाई भने ।

“अँ, हो । मैले ल्याइदिएको हुँ गुलाफीलाई ।” मैले आश्चर्यपूर्ण र शाइकालु आँखाले उनीतिर हेरैँ ।

“गुलाफी अहिले सानी छिन्...।” उनले मेरो अनुहारमा आफ्ना तीक्ष्ण नजरले केही कुरा खोज्ने प्रयास गरैँ भने ।

“भन्नुको अर्थ !” मैले निधार खुम्च्याएँ ।

“उपहार लिने उमेर भएको छैन त्यसको र अर्को कुरा, ऊभन्दा माथि उसले मानुपन उसकी आमा छे । ऊभन्दा मुन्तिर दुइटी बहिनी र एउटा भाइ पनि छन् ।” हर्कबहादुरको अनुहार गम्भीर भयो ।

“अनि !” मैले अत्तालिदै सोधैँ । “गुलाफीले मात्र जुत्ता लगाउने भई ! अरूसँग त्यस्तो जुत्ता छैन । न त तिनीहरूले त्यस्ता खालका जुत्ता नै लगाएका छ <sup>१०७</sup> ऐलेसम्म ।” हर्कबहादुरले आफ्नो समस्याको पेटारो खोले मेरा अगाडि । “दसैँ जस्तो ठुलो चाडबाडमा गुलाफीले मात्र त्यस्तो जुत्ता लाउँदा मैले अरू छोराछोरीलाई नकिनिदिए जस्तो देखिन्दैन र !” हर्कबहादुरको स्वर मलिन थियो ।

तीक्ष्ण तिखो, धारिलो

“कसैले त्यस्तो भनी नै हालेछ भने भन्नु नि, मैले किनिदिएको ।” मैले प्याच्च भनेँ ।

“नाई, यो कसरी हुन्छ हजुर ! त्यसो भन्दा त भन् ठुलो समस्या आइलाग्छ ।”

“कस्तो समस्या ?” हर्कबहादुरको कुराले मेरो मथिङ्गल मच्चरहेको थियो ।

“गुलाफीलाई मात्र किन हाकिमसाबले जुत्ता किनिदिए भनेर नानाभाँती कुरा उठाउँछन् नाउंलेले ! त्यस वेला मैले के जबाफ दिने ?” हर्कबहादुर भन् भन् खुलस्त हुँदै थिए तर न भने हिउँ भैं जम्दै गझरहेको थिए ।

हर्कबहादुर र मविच सम्पन्न अधुरो संवादपछिका दुई दिनसम्म मैले उनको घरमा कुनै चालचुल देखिनँ । सबै चुपचाप आफ्नो काम गर्थे र मसँग प्राय कमै बोल्न रुचाउँथे । केही दिनपछि दसैंको चहलपहल सुरु हुँदै थियो । गड्गा, उमाइर गोविन्दको विद्यायलमा हिजोदेखि छुट्टी भइसकेको थियो ।

एक दिन गुलाफी खाना पकाउने समय भइसक्दा पनि आइनन् । साँझ छिप्पिएर गाढा भइसकेको थियो । अचानक मैले गुलाफीका बाआमाको चर्को स्वर सुनेँ । उनीहरूको स्वरबाट प्रतीत हुन्थ्यो, तिनीहरूबिच कुनै गम्भीर विषयमा मतमतान्तर भइरहेछ । सामुन्नेको भ्यालबाट मधुरो प्रकाश बाहिर छरिझरहेको थियो । मैले आफ्ना पाइला विस्तारै भ्यालतिर बढाएँ र भित्र चियाएर हेरै । परिवारका सबै सदस्य भुइँमा बिछ्याइएको गुन्दीमा बसेका थिए र बिचमा मैले बजारबाट गुलाफीलाई ल्याइदिएको जुत्ताको पीको थियो । हर्कबहादुर दायाँ<sup>१००</sup> हातको चोरआँलो उचालेर आफ्नी श्रीमतीतिर लक्षित गर्दै भन्दै थिए, “यो मान्छेले केही सोच्दै नसोची गुलाफीलाई जुत्ता ल्याएकै होइन । यसको मनमा पक्का केही खोट छ । हेर्दै जाऊँ, एक दिन भाँडो फुट्टछ ।”

“मलाई पनि हाम्री छोरीमाथि उसका आँखा लागे जस्तो लागिरहेको छ ।” गुलाफीकी आमाले पनि श्रीमानको कुरामा सहमति जनाइन् । “होइन ए गुलाफी ! तँ किन केही बोल्दिनस् ?” हर्कबहादुर गुलाफीतिर उन्मुख भए । गुलाफीले शिर उठाएर एक पटक आफ्नी आमातिर हेरिन् र फेरि शिर भुकाएर आफ्ना हातको नड कोतर्न थालिन् । उनका आँखामा आँसु टिलपिलाइरहेका थिए । मैले किनिदिएका जुत्ताका कारण एउटा शान्त घरको तलाउमा तनावरूपी तरड्ग सिर्जना भएको थियो । मैले ल्याएको जुत्ताले यस्तो परिस्थिति

मथिङ्गल : मरितष्क

प्रतीत : आभास भएको, भान भएको

मतमतान्तर : फरक फरक विचार

नेपाली, कक्षा ८

सिर्जना हुन सक्छ भन्ने थाहा पाएको भए म सायद गुलाफीले दुःख माने पनि जुत्ता ल्याउने थिइनैं होला ।

सधै भैं भोलिमल्ट विहान मेरो निवासमा गुलाफी आइपुगिन् । हिंजो अस्ति भन्दा आज अलि अबेर आएकी थिइन् उनी । रातभर नसुतेर जागा रहे भैं थियो उनको अनुहार । “गुलाफी, चिया बनायौ ?” गुलाफीलाई देखेबितिकै मैले सोधेको थिएँ ।

“अहिले बनाउँछु हजुर !” उनको स्वर शुष्क थियो ।

“अनि आज किन अबेर आएकी ? घरमा कुनै समस्या त आइपरेन ?”

उनले केही जबाफ दिइनन् तर मेरो कोठाको ढोकामै आएर उभिन् र भनिन्, “हजुर !”

“के गुलाफी ?”

“लिनुहोस् यो जुत्ता !” उनले आफ्ना दुवै हात मतिर बढाइन् । उनका हातमा मैले बजारबाट ल्याइदिएको जुत्ताको पोको थियो ।

“किन यो जुत्ता ल्याएकी ? तिमीलाई ठिक भएको होइन र !” जुत्ता देखेर मैला भित्रभित्रै नराम्रो आशङ्काले काँपिरहेको थिएँ ।

“म यो जुत्ता फिर्ता गर्न आएकी हजुर !” गुलाफीले भुईतिर आँखा भुकाउदै, निन्याउरो अनुहार लगाएर जुत्ताको पोको मतिर बढाइन् ।

“यौं जुत्ता किन फिर्ता ल्यायो गुलाफी ?” मेरो स्वर शुष्क थियो ।

“म यो जुत्ता लगाउन सकिदैन, अलि ठुलो भयो मलाई !” दृष्टि भुकाउदै बोलिन् उनी ।

“तिमीले अस्ति मेरै अगाडि यो जुत्ता लगाएकी होइनौ ? अहिले कसरी ठुलो भयो ?”

“बा” र आमा दुवै जनाउले भन्नु भएको, म अहिले सानै छ, यो जुत्ता अलि ठुलो छ, रे । यो जुत्ता मेरा खुटामा सहाउदैन रे !” गुलाफीले जुत्ताको पोको मेरै अगाडि भुझामा राखिन् र त्यहाँबाट ओझेल भइन् ।

तर जानुभन्दा पहिले उनले आफ्ना व्यथित नजरले पुलुक्क मतिर हेरेकी थिइन् । उनका बाटुला आँखाबाट दुई थोपा आँसु तरक्क गालातिर चुहिदै थिएँ ।

शुष्क : सुकेको, खस्नो

व्यथित : व्यथा वा वेदनाले भरिएको

१२२

## परिशिष्ट

मूल पाठ

### डल्ले खोला

परशु प्रधान

१७

डल्ले खोला (आज) पनि उसरी नै  
बगिरहेछ, (सारो) वातावरणलाई


भयभीत बनाएर। सदरमुकामबाट  
माउँ फक्कंदा (आज) पनि उसले  
खोलालाई तन्यो बढो मुस्कलले।  
कम्मरभन्दा माथि माथिसम्म पानी  
आए पनि बलिमो लट्ठीले उसलाई  
सहारा दिया। नव ऊ बग्यो,  
बग्दै जान्यो र (पोहो) को टिकुटे  
झै उसको लाश पनि साप्सुमा मात्र  
देखाएर्थ्यो। हिउँदमा नाघ सकिने

डल्ले खोला वर्षा (याम) मे बहुलाएर

आउँछ। मानौं वासियिका (सारो) गाउँलाई ऊ युद्धको घोषणा गर्दै आउँछ, ममाथि (पुल)  
बनाइदेओ मलाई कुलामा बाँडेर (खितमा) पुच्चाइदेओ, मलाई छिटो टुइगो लगाइदेओ। तर  
हरेक वर्ष डल्ले खोलामा (पुल) बन्दै र सो पुल कागजको घाममा उदाएर त्यहीं अस्ताउने गर्दै।

१००

रचेकी जेठी छोरीको बिहे नगरी भएन। बेढेकी छोरी सबैतिरबाट मारन आइसके। उसले पनि  
रक्सी र कुखुराको (भाल) खाएर स्वीकृति दिइसक्यो। परन्तु बिहे जति नजिक आउन लाग्यो  
रनेको दिमागले काम गर्न छोड्या। ऊसँग भोजका लाग (ठुलो) सुँगर किन्ने पैसा भएन न  
एकसरो नयाँ लुगा हाल्ने उत्साहजै। अनि कुनै विहान उसले (सपना) मा त्यही डल्ले खोला देख्यो।  
मानौं डल्ले खोला उसरी नै भनिरहेको थिया, “तिमीले सबलाई विर्सन सक्छै रनबहादुर  
तर मलाई नविर्स। तिमा (सारो) सुखुदुखको साथी मैं हुँ। मैं छु र जो तिमीहरू आफ्नो  
व्यवहार चलाउन समर्थ भइरहेका छौ।”



#### शब्दार्थ

भयभीत : डरले धरथर कापेको, धेरै डराएको

याम : मौसम, बेलाबखत

नेपाली, कक्षा ८

रनबहादुर कस्सियो र सदरमुकामसम्म पुरयो । उसमा नयाँ जोश र उत्साह आएको थियो । हाकिमका टेबुलसम्म गएर ऊ करायो, हाम्रो डल्ले खोलालाई एउटा राम्रो पुल चाहिन्छ । सधैं ज्यानको बाजी लगाएर हामी खोला तर्न सक्दैनौ हामीलाई खाली २०,००० रुपियाँ भए पुर्छ । बाँकी गाउँका सारा मान्छेबाट चन्दा उठाएर श्रमदान गराएर हामी त्यो पुल पूरा गरी छाड्छौं ।

हाकिमले उसको कुरा सुन्नै सुनेन । ऊ आफै तर्कमा व्यस्त थियो र रुपियाँ नभएको, बजेट आइनपुगेको कुरा सुनाउँथ्यो तर पनि रनबहादुर यसै पछि हट्ने मान्छे कहाँ थियो ? उसले ससानो भाषण नै दियो, “देश विकास हामी सबैको साभा कर्तव्य हो । एक मठी सास भएसम्म हामीले निर्माण कार्यमा पछि पर्नुहुँदैन । हामीमा देशभक्ति चाहिन्छ, सोच्ने र काम मर्ने नयाँ ढाइग चाहिन्छ । डल्ले खोलाको पुल अहिलेको हाम्रो सबभन्दा ठुला आवश्यकता हो । वर्षायाममा बगेर मर्ने सयाँ ज्यानलाई हामीले जोगाउनु आवश्यक छ । ती हाम्रो दाङुभाइ दिवीबहिनी अकालमा मर्नका लागि जन्मेका होइनन्, पक्कै होइनन् ।” मलायामा सैनिक हुँदा सिकेका केही शब्द पनि उसले गाँस्यो । “मलायामा कत्रो विकास छ, जहाँतहाँ सडक पुगिसकेको छ, जहाँतहाँ विजुली बत्ती भक्तिभकाउ छ । जहाँतहाँ पुल र पुलेसा ब्रनिसकेका छन् तर हाम्रो राष्ट्रमा भने ... डल्ले खोला जस्तो महत्त्वपूर्ण ठाउँमा भने एउटा सानो पुल छैन । सधैं ज्यानको बाजी लगाएर तर्नुपर्छ, सधैंको भयावह स्थिति छ ।”

उसको भाषणलाई हाकिमले केही बुझेको थियो, केही बुझेको थिएन तर उसको भाषणले जादुको नै काम गरेको थियो । केही दिनमा नै पुलको लगत इस्टमेट तयार भइसकेको थियो र २०,००० रुपियाँ त होइन १,००० रुपियाँ रकमको निकासा पनि भइसकेको थियो । त्यो रकम रनबहादुर आफैले बुझेको थियो र योटा ठुलो सडकटाट उसले मुक्ति प्राप्तेको थियो । उसको घरमा बिहे धुमधामसँग सम्पन्न भएको थियो, सात दिनसम्म भाज चलेको थियो, सात सात भोटा सुँगुर काटिएका थिए । गाउँधरमा सबैले रनबहादुरको प्रशंसा गरेका थिए र उसलाई तगडा मान्छेको उपाधि राखिएका दिए ।

**श्रमदान** : ज्याला नलिई वा साहै कम ज्यालाले सार्वजनिक रूपमा दिने श्रमको सहयोग

**भयावह** : भय उत्पन्न हुने, भयानक

**लगत** : कुनै कामका लागि चाहिने नगद वा जिन्तीको समानको सूची

डल्ले खोलामाथि एकहुइटा काठ राखेको देखियो । आउनेजानेले विश्वासको लामो सास  
फेरेर अब भने पुल बन्ने भयो । वर्षमासमा पनि सदरमुकाम पुग्न सकिने भयो । अब  
भने बाँचिने भयो । ती काठबाहेक अरू त्यहाँ केही थपिएको देखिएन । अनि अर्को वर्षाको  
भेलले ती काठ पनि त्यहाँवाट बगाइसकेको थियो । डल्ले खोला उस्तै भयो, जस्तै थियो ।  
रनब्रहादुरका आवश्यकतालाई उसले पूरा गरिदियो र आफ्नै सुरुले ऊ बगिरह्यो । उसको  
सपनाको पुलको लगत भयो । उसको सपनाको पुलमा रकम निकासा भयो र त्यो कहाँ  
कतै खर्च भयो र डल्ले खोलालाई लाग्यो, उसको फेरि एक पटक खिस्सी उडाइएको छ, र  
ऊ व्यङ्ग्यविच नाइगो उभिएको छ ।

अर्को वसन्त पनि आउँछ, र जान्छ । अर्को शरदको जाडो पनि त्यसरी नै आउँछ, र  
जान्छ । डल्ले खोला बगेको बग्यै छ । ऊ फेरि निमन्त्रण गर्न खोज्छ, र आफ्ना हात फैलाएर  
भन्छ, “म कथ्याइप्रिसकै, मलाई छिटो पाखामा लागिदेऊ । त्यहाँका माटामा म नुहाउँछु उँ  
खेल्छु । मलाई धानका बालमा तिमी भेट । मलाई सुन्तलाका केसामा तिमी स्विकार ।  
मलाई यसरी सोभै बग्ने नदू । मलाई नियन्त्रण गर । मलाई सीमित तुल्याऊ ... ।” डल्ले  
खोलाको यस आवाजलाई सुन्ने पालो अब शिवबहादुरको थियो ... । तिमीले यस वर्ष धेरै  
जुवा हाच्यौ तर यसको चिन्ता तिमीले लिनु पर्दैन । दुइचार गरा खेत र सानो मुग्रा तिमो  
बाँकी नै छ । फेरि एक पटक तिमीले मलाई कुलामा लगेर बाँदिदेऊ । म त्यहा तिमीसँग  
उभिन्छु ... तिमीसँग मिसिन्छु ।

शिवबहादुर, सदरमुकाम पुरोको थियो । हाकिमको त्यही टेबुलमा भाषण दिने पालो उसको  
थियो । हाकिमसाहेब, “डल्ले खोलामा पुलको लागि गएको रकम पैरे हिनामिना भयो ।  
त्यहाँ पुलको नामनिसान केही छैन । यसमा पूरा कारबाही हुनुपर्छ । अब डल्ले खोलामा  
एउटा बाँध बनाई कलो निर्माण हुनु जरुरी छ । हाम्रा पाखा कुलोवित्ता त्यस्सै परिरहेका  
छन् । त्यहाँ पानी <sup>वृक्ष</sup> पृथ्याउनुपर्छ, त्यहाँ धान उभ्याउनुपर्छ । सधैं खाद्यान्नको अभावलाई  
हामीले कति स्विकारिरहने । सारा गाउँका मान्छेले श्रमदान गर्दैन हाकिम साहेब । कलो  
तीन महिनाभित्रैमा नै पूरा हुनुपर्छ । मलाई खालि १०,००० रुपियाँ मात्र भए पुग्छ ।  
यसपालिको हाकिमले पनि उसको केही कुरा बुझेको थियो, केही कुरा बुझेको थिएन ।  
फेरि ससानो लगत इस्टिमेट थियो र १०,००० रकम निकासा भएको थियो । शिवबहादुर

व्यङ्ग्य : एउटा कुरा भने भैं गरेर अर्को कुरा भन्नु

नामनिसान : अत्तोपत्तो, थाहा

खुसी थियो कि यसले (राम्रो) कुलो बनाउने छ र (सारा) गाउँका ओठमा खुसियाली ल्याउँते  
छ। गाउँमा एउटा उत्साहको (वातावरण) आयो। डल्ले खोलामा अब कुलो बन्ने छ। धेरै-फाँट  
हरियाद्दुनै छन्। धानका बाला भुल्ले छन्। गाउँबाट **अनिकाल** सदाका लागि भाग्ने छ....।

कुलो खनिन लाग्यो। मान्छेले सुरुमा निकै **उत्साह** देखाए तर केही **दिनमा** नै कुलाका  
डोब **मात्र** देखिए। पानी चल्न सकेन। जाँचपासका लागि माथिबाट मान्छे आएर तिनले  
कुलो जाँचे। कुलो (राम्रो) थियो, पानी चलेको **पनि** देखियो तर तिनलाई थाहा भएन  
कि त्यो कुलो डल्ले खोलाको थियो कि अरू नै खोलाको। डल्ले खोला जस्ताको तस्तै  
रह्यो। त्यहाँ न **पुल**को रूपरेखा देखियो न कुलाको। डल्ले खोलाले आफूभित्र एउटा सन्तोष  
उमायो। **पुल** बनेन त के भो? कसैको बिहे कार्य राम्ररी **सम्पन्न** भयो। कुलो बनेन त कै  
भो? कसैले बसाइँ जानु परेन। र, उसले **आज** मध्य वर्षमा त्यही डल्ले खोला मुसिकले  
तयो। उसले भनिरहे जस्तो लाग्यो, मलाई **वर्षमा** कम से कम दुई **पुल** हालिदिन **वर्षमा**  
कम से कम दुई कुलामा लगेर बाँडिदिन म कागजमा व्युँभन्छु। म (सपनामा) उदाउँछु।  
मलाई तिमीहरूका (सारा) **व्यवहारप्रति** स्नेह छ। धेरै चोखो स्नेह तिमीहरू जो गाउँद्दौ र  
पो म छु। हाम्रो यही सम्बन्ध **शाश्वत** हो, यथार्थ हो। डल्ले खोला तरिसकेर उसले **एक**  
पटक हैन्यो। डल्ले खोला त उस्तै छ र उसरी नै बगिरहेछ। ५५

५२१

अनिकाल : अन्नपातको ठुलौ अभाव

शाश्वत : कहिल्यै पनि नाश नहुने